



नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

राजस्व अनुसन्धान विभाग

राजस्व अनुसन्धान कार्यालय

बुटवल, रूपन्देही

मालसामान लिलाम बिक्रिको सिलबन्दी बोलपत्र आह्वान सम्बन्धी
सूचना

(प्रकाशित मिति:- २०७७।०४।१९)

यस कार्यालयबाट विभिन्न मितिमा जफत भएका तपसिलमा उल्लेखित मालसामानहरु जे जस्तो अवस्थामा छन सोही अवस्थामा बोलपत्रको माध्यमबाट लिलाम विक्री गर्नुपर्ने भएकोले नियमअनुसार दर्ता भएका ईच्छुक फर्म तथा कम्पनि बाट निम्न सर्तको अधिनमा रही राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) नियमावली, २०७० को नियम २६ बमोजिम सिलबन्दी लिलाम गर्न यो सूचना प्रकाशित गरिएको छ ।

सर्तहरु:

१. बोलपत्र सम्बन्धी कागजातहरु खरिद गर्न निवेदन साथ स्केप बाहेकको सवारी साधनको हकमा ब्यक्ति स्वमले र अन्यको हकमा नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको प्रमाणपत्र, मु.अ. करमा दर्ता भएको प्रमाणपत्र, आ.व.०७६/७७ को कर चुक्ता प्रमाणको प्रतिलिपी सहित एक लाख सम्मको लागि रु ३०० (तीन सय), एक लाख भन्दा माथी दश लाख सम्मको लागि रु १००० (एक हजार) र दश लाख भन्दा माथीका लागि रु २००० (दुई हजार) फिर्ता नहुने गरि यस कार्यालयको आर्थिक प्रशासन शाखाबाट रकम बुझाएको रसिद संलग्न गरि मूद्दा फाँटबाट यो सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र र सवारी साधनको हकमा १५ दिन भित्र कार्यालय समयमा खरिद गर्न सकिनेछ । अन्तःशुल्क लाग्ने पदार्थको हकमा अन्तःशुल्क दर्ता प्रमाण पत्रको प्रतिलिपी समेत पेश गर्नु पर्नेछ ।
२. आफूले कवोल गरेको बोलपत्र सम्बन्धि कागजातहरु कम्पनि तथा साझेदारी फर्म भए आधिकारिक प्रतिनिधि र अन्यको हकमा प्रोपाइटर आफैले वा निजको अख्तियारी दिएको आधिकारिक व्याक्तिले सहिछाप गरि सिलबन्दी खाम बाहिर श्री प्रमुख अनुसन्धान अधिकृत, राजस्व अनुसन्धान कार्यालय, बुटवल मुद्दा नं उल्लेख गरि यो

सक्षम निजामति प्रशासन : विकास समृद्धि र सुशासन

फोन ०७१-४४५५७४, फ्याक्स ०७१-४४५५६२, ईमेल-dri.butwal@gmail.com



नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

राजस्व अनुसन्धान विभाग

राजस्व अनुसन्धान कार्यालय

बुटवल, रूपन्देही

सूचना प्रकाशित भएको मितिले सवारी सधनको हकमा १६ औं दिनको १२:०० बजे भित्र र मालवस्तुको हकमा ८ औं दिन दिनको १२:०० बजे भित्र यस कार्यालयमा दर्ता गरि सक्नु पर्नेछ। तोकिएको दिन र समयभित्र दर्ता हुन आएका सबै बोलपत्रहरु सोही दिन दिनको २:०० बजे कार्यालय प्रतिनिधी र उपस्थित हुन आएका बोलपत्रदाता आफैं वा आधिकारिक प्रतिनिधिहरुको रोहवरमा यस कार्यालयमा खोलिनेछ। बोलपत्रदाताको प्रतिनिधीको उपस्थिति नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन।

- प्रत्येक मुद्दा नं को छुट्टाछुट्टै दरभाउपत्र / बोलपत्र पेश गर्नुपर्नेछ।
- आफूले कबोल गरेको रकमको १०% (दश प्रतिशत) ले हुन आउने धरौटी खाताको रकम कृषि विकास बैंक भैरहवामा रहेको को.ले.नि.का. भैरहवाको धरौटी खाता नं ०४१४३०१०१४२५३०२७ मा जम्मा गरि सो को सक्कल भौचर नै बोलपत्र साथ संलग्न गरि पेश गर्नुपर्नेछ। प्रत्येक बोलपत्रको लागि छुट्टाछुट्टै भौचर पेश गर्नुपर्नेछ।
- आफूले कबोल गरेको मूल्य (मु.अ. कर बाहेकको रकम) अंक र अक्षर दुवैमा अनिवार्य रुपमा स्पष्ट उल्लेख हुनुपर्नेछ। अंक र अक्षरमा फरक परेमा अक्षरलाई मान्यता दिइनेछ।
- बोलपत्र स्विकृत भएको मितिले ७ दिनभित्र बाँकी रकम र मु.अ. कर समेत बुझाई गोदामबाट सामान उठाई सक्नु पर्नेछ।
- मालसामानहरुको भौतिक अवस्था हेर्न चाहेमा यो सूचना प्रकाशित भएको मितिबाट कार्यालय समयभित्र हेर्न सकिनेछ। बोलपत्र सम्बन्धी कागजात खरिद गर्नेहरुले मात्र मालसामानहरु हेर्न सक्नेछन।
- बोलपत्र सम्बन्धी कागजातहरु खरिद गर्न तथा दाखिला गर्ने दिन सार्वजनिक बिदा पर्न गएमा उक्त कार्यहरु क्रमशः सो को भोलिपल्ट सोही समयमा हुनेछ।
- यस कार्यालयको धरौटी खातामा रकम जम्मा गर्ने तर बोलपत्रसाथ धरौटी रसिद पेश नगर्ने तथा बोलपत्र नै पेश नगरी धरौटी रकम माग गर्न आउने फर्महरुको धरौटी रकम फिर्ता गर्न यस कार्यालय बाध्य हुने छैन।
- बोलपत्र स्विकृत गर्ने वा नगर्ने अन्तिम अधिकार यस कार्यालयमा सुरक्षित रहनेछ, अन्य कुराहरु प्रचलित ऐन नियमानुसार हुनेछ।

प्रथम पटक प्रकाशित ७ दिने सूचना

विभागको च नं १०१

सक्षम निजामति प्रशासन : विकास समृद्धि र सुशासन

फोन ०७१-४४५५७४, फ्याक्स ०७१-४४५५६२, ईमेल-dri.butwal@gmail.com



नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय

राजस्व अनुसन्धान विभाग

राजस्व अनुसन्धान कार्यालय

बुटवल, रूपन्देही

| सि नं | मालवस्तुको विवरण | ईकाइ | परिमाण | जम्मा मूल्य (मु.अ.कर बाहेक) | कैफियत |
|-------------|-----------------------------|--------------------------------|--------|-----------------------------|---|
| १ | PVC Laminated Ceiling Board | कार्टुन (प्रति कार्टुन १० थान) | ३२०८ | १४७२०४७ | राजस्व अनुसन्धान विभागको मिति २०७६।११।२७ मा बसेको |
| २ | Wash Basin र पेडेस्टेल | सेट | ४३२ | ५२५११४ | मूल्याङ्कन समितिको बैठकले निर्धारण गरेको |
| जम्मा मूल्य | | | | १९,९७,१६१।- | मूल्य तथा राजस्व अनुसन्धान विभागको च नं १०१ मिति २०७७।०४।१४ को मालवस्तु लिलाम गर्ने सम्बन्धको पत्र। |

सक्षम निजामति प्रशासन : बिकास समृद्धि र सुशासन

फोन ०७१-४४५५७४, फ्याक्स ०७१-४४५५६२, ईमेल-dri.butwal@gmail.com